



אָשׁ आगोका H0784	כְּלָפִידִי जल्द-मशालहरू H3940	וְעֵינָיו र-उसका-आँखा	בְּרֶקֶת बिजुली-जस्तो	כְּמִרְאָה देखावटमा H4758	וּפְנֵיו र-उसको-अनुहार H6440	כְּתִישׁוֹ पुखराज-जस्तो H8658	וּגְוִיָּתוֹ र-उसको-शरीर H1472	
הַמִּזֵּן: भीडको	קָקוֹל आवाज-जस्तो-थियो	דְּבָרָיו उसका-शब्दहरूको H1697	וּקוֹל र-आवाज	קָלָל काँसा H7044	נִחְשָׁת चम्किलो	כְּעֵין जस्तो-थियो	וּמְרִגְלָתוֹ र-खुट्टा H4772	וּזְרַעְתּוֹ र-उसका-पाखुरा H2220

उनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। उनको अनुहार बिजुली जस्तै चम्कन्थ्यो, उनको आँखा राँको झैं बलिरहेको थियो, उनका हात र खुट्टाहरू टल्काइएको काँसाको भाँडा जस्तै थिए। उनको बोलि भीडको आवाज जस्तै थियो।

לֹא देखेनन् H3808	עֵינַי मसँग	הָיוּ थिए	אֲשֶׁר जो	וְהַאֲנָשִׁים र-मानिसहरूले	הַמִּרְאָה दर्शन	אֶת- यो	לְבָרִי एकलै-मात्र	דָּנִיֵּאל दानिएलले	אֲנִי म	וְרֵאִיתִי र-देखें H7200
בְּהַחֲבֹא: लुक्न H2244	וַיִּבְרָחוּ र-तिनीहरू-भागो H1272	עֲלֵיהֶם तिनीहरूमाथि	נִפְלְאוּ पयो	גְּדֻלָּה ठूलो	חֲרָרָה कम्पन	אֶבֶל तर	הַמִּרְאָה दर्शन	אֶת- यो	רָאוּ देखे H7200	

म, दानियल त्यस दर्शन हेरिरहने एक मात्र मानिस थिएँ, मेरो छेउमा हुने कसैले त्यो दर्शन देखेनन्। तर तिनीहरू एकदमै डराएका थिए अनि आफूलाई लुकाउन भागे।

כַּחַ शक्ति	בִּי ममा	נִשְׂאָר- बाँकी	וְלֹא र-रहेन	הַזָּאת यो	הַגְּדֻלָּה ठूलो	הַמִּרְאָה दर्शन	אֶת- यो	וְאֶרְאֶה र-देखें	לְבָרִי एकलै	נִשְׂאָרְתִּי बाँकी-रहेँ	וְאֲנִי र-म H0589
		H7604	H3808	H2063			H0853	H7200	H0905	H7604	
			כַּחַ: शक्ति	עֲצָרְתִּי सकिनेँ	וְלֹא र-राख्न-सकिनेँ	לְמִשְׁחִית विनाशमा	עָלַי ममाथि	נִהְפָּךְ परिवर्तन-भयो	וְהוֹרִי र-मेरो-तेज		H1935
			H6113	H3808	H4889		H2015				

अनि म एकलै छोडिँ, म एकलैले त्यो महादर्शन हेरेँ, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ।

הִיָּתִי भएँ	וְאֲנִי र-म	דְּבָרָיו उसका-शब्दहरू	קוֹל आवाज	אֶת- मैले	וּכְשִׁמְעִי र-सुन्दा	דְּבָרָיו उसका-शब्दहरू	קוֹל आवाज	אֶת- मैले	וְאֲשַׁמֵּעַ र-सुनेँ
H1961	H0589	H1697		H0853	H8085	H1697		H0853	H8085
				אֶת- भुइँतिर	וּפְנֵי र-मेरो-मुख	פְּנֵי मेरो-अनुहार	עַל- मुख-माथि	גְּדֻלָּתוֹ गहिरो-निद्रामा	
				H0776	H6440	H6440		H7290	

जब मैले तिनी बोलेको सुनेँ, म भूइँमा अचेत भएर लडेँ, जब मैले उनी बोलेको सुनेँ, मैले आफ्नो अनुहार भूइँमा निहुराएँ।

וְהִנֵּה- र-हेर	יָד हातले	נִנְעָה छुँट्यो	בִּי मलाई	וּתְנִיעֵנִי र-हल्लाउनुभयो	עַל- मेरो	בְּרִכִּי घुँडाहरू	וּכְפֹתַי र-हत्केलाहरू	יָדַי: हातहरूमा
H2009	H3027	H5060		H5128		H1290	H3709	H3027

तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुडाँ टेकेर उभिँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ।

וְנִאֲמָר र-भन्नुभयो	אֵלַי मलाई	דָּנִיֵּאל हे-दानिएल	אִישׁ- प्रिय	חֲמֻדוֹת मानिस	הֲבֵן बुझ	בְּדְבָרַיִם वचनहरूलाई	אֲשֶׁר जो	אֲנִי म	דְּבָר बोल्दैछु	אֵלַי तिमीलाई
H0559	H0413	H1840	H0376		H0995	H1697	H0595	H1696	H0413	H0413
וְעָמַד र-खडा-होउ	עַל- तिम्रो	עָמַדְתִּי ठाउँमा	כִּי किनकि	עָבָה अब	שָׁלַחְתִּי पठाइएको-छु	אֵלַי तिम्रो-कहाँ	וּבְדְבָרָיו र-उहाँले-बोल्दा	עִמָּךְ मसँग	אֶת- यो	הַדָּבָר वचन
H5975		H5975		H6258	H7971	H0413	H1696	H1697	H0853	H1697
		מְרַעֵד: काँपेँ	עָמַדְתִּי म-खडा-भएँ	הָיוּ यो						
		H7460	H5975	H2088						

दर्शनको मानिसले मलाई भन्यो, “दानियल परमेश्वरले तिमीलाई अतिनै प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।” तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठेँ। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ।

נִתְּחַלַּת तिमीले-राख्यौ H5414	אַשְׁרֵי जबदेखि H7223	הַרְאֵשׁוֹן पहिलो H7223	הַיּוֹם दिन H3117	מִן־ दिनदेखि	וְכִי पहिलो	דְּנִיאל किनकि H1840	הִירָא हे-दानिएल H3372	אַל־ नडराउ H0408	אַלְי मलाई H0413	וְנִאֲמָר र-भन्नुभयो H0559	12
---------------------------------------	-----------------------------	-------------------------------	-------------------------	-----------------	----------------	----------------------------	------------------------------	------------------------	------------------------	----------------------------------	----

בָּאתִי आएको-छु H0935	וְאָנִי־ र-म H0589	דְּבַרְיָ तिम्ना-वचनहरू H1697	נִשְׁמָעוּ सुनियो H8085	אַלְהֵינוּ तिम्ना-परमेश्वरको H0430	לִפְנֵי अगाडि H6440	וְלִהְתַּעַנּוֹת र-तपस्या-गर्न	לְהַבְיִין बुझ्न H0995	לְבָרָה मन	אַתָּה तिम्नो H0853
-----------------------------	--------------------------	-------------------------------------	-------------------------------	--	---------------------------	-----------------------------------	------------------------------	---------------	---------------------------

דְּבַרְיָ:  
तिम्ना-वचनहरूले-गर्दा  
H1697

त्यसपछि फेरि ऊ बोल्यो, “नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्नो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्नोमा आएको छु।

אַחַד एक H0259	מִיכָאֵל मीकाएल H4317	וְהָיָה र-हेर H2009	יּוֹם दिन H3117	וְאַחַד र-एक H0259	עֲשָׂרִים एक्काइस H6242	לְנֹגְדֵי मेरो-विरुद्धमा H5048	עָמַד खडा-भयो H5975	פָּרֶס पारसको H6539	מְלָכוֹת राज्यको H4438	וְשָׂר र-शासक H8269	13
----------------------	-----------------------------	---------------------------	-----------------------	--------------------------	-------------------------------	--------------------------------------	---------------------------	---------------------------	------------------------------	---------------------------	----

מַלְכֵי राजाहरूसँग H4428	אַצִּיל नजिक H0681	שָׁם त्यहाँ H8033	נֹתְרֵי बाँकी-रहें H3498	וְאָנִי र-म H0589	לְעֻזָּתִי मलाई-सहायता-गर्न H5826	בָּא आयो H0935	הָרִאשִׁים प्रमुख H7223	הַשָּׂרִים प्रमुख-शासकहरूमध्येको H8269
--------------------------------	--------------------------	-------------------------	--------------------------------	-------------------------	---	----------------------	-------------------------------	--

פָּרֶס:  
पारसका  
H6539

फारसको राजकुमारले एक्काईस दिनसम्म मेरो विरोध गरिरह्यो। तर अचानक, मिकाएल एकजान प्रमुख राजकुमारले मलाई सहायता गर्न आए, किनकि म फारस देशको राजासँग अलमलिएको थिएँ।

עוֹד अझै H5750	כִּי־ किनकि	הַיָּמִים दिनहरूमा H3117	בְּאַחֲרֵיתָ अन्तिमका H0319	לְעַמִּיתִי तिम्ना-जनतामाथि	יִקְרָה हुनेछ	אַשְׁרֵי־ जो	אַתָּה के H0853	לְהַבְיִין तिमीलाई-बुझाउन H0995	וּבְאֵתִי र-आएको-छु H0935	14
----------------------	----------------	--------------------------------	-----------------------------------	--------------------------------	------------------	-----------------	-----------------------	---------------------------------------	---------------------------------	----

לְיָמָיו:  
ती-दिनहरूको-लागि-छ  
H3117

חֲזוֹן  
दर्शन  
H2377

म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्ना मानिसहरूमाथि घटना घटनेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।”

וּבְדַבְרֵי र-बोल्दा H1696	עִמִּי मसँग	כְּדַבְרֵים यी-कुराहरू H1697	הָאֵלֶּה अनुसार H0428	נִתְּחַלַּת मैले-झुकाए H5414	פְּנֵי मेरो-अनुहार H6440	אַרְצָה भुइँतिर H0776	וְנִאֲלַמְתִּי: र-मौन-भए H0481
----------------------------------	----------------	------------------------------------	-----------------------------	------------------------------------	--------------------------------	-----------------------------	--------------------------------------

जब उनले मलाई त्यसो भने, म बोल्न सकिन अनि आफ्नो अनुहार भुइँतिर निहुराएँ।

וְהָיָה र-हेर H2009	בְּדַמוֹת रूपमा H1823	בְּנִי छोराहरूको H1697	אַרְם मानिसको H0120	נָגַע छुँदै H5060	עַל־ मेरो H8193	שִׁפְתָּי ओठमा	פִּי मुख H6310	וְאִדְבָּרָה र-बोलें H1696	וְאִמְרָה र-भनें H0559	16
---------------------------	-----------------------------	------------------------------	---------------------------	-------------------------	-----------------------	-------------------	----------------------	----------------------------------	------------------------------	----

אַל־ मेरो-अगाडि H0413	הָעָמָד खडा-हुनुहुनेलाई H5975	לְנֹגְדֵי मेरो-साम्ने H5048	אַחֲרָי हे-मेरा-प्रभु H0113	בְּמַרְאָה दर्शनमा	נִהַפְכּוּ फर्किए H2015	צִירֵי मेरो-पीडा	עָלַי ममाथि	וְלֹא र-राखन-सकिने H3808	עֲצָרְתִי सकिने H6113
-----------------------------	-------------------------------------	-----------------------------------	-----------------------------------	-----------------------	-------------------------------	---------------------	----------------	--------------------------------	-----------------------------

חֵזֶק:  
शक्ति

त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो आँठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें, “महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन।

17 וְהָיָה יוֹכָל עֶבֶד אֲרָנִי יָהּ לְרַבֵּר עִם-אֲרָנִי וְהָ אֲרָנִי מֵעַתָּה לֹא- 17  
 र-कसरी सकछ दासले मेरा-प्रभुको यो मेरा-प्रभुसँग यो अबदेखि रहेन  
[H1963](#) [H3201](#) [H5650](#) [H0113](#) [H2088](#) [H1696](#) [H0113](#) [H2088](#) [H0589](#) [H2088](#) [H6258](#) [H3808](#)

וַעֲמַד-בֵּי כַח וּנְשָׂמָה לֹא נִשְׂאָרָהּ-בֵּי: 17  
 टिकन-सकदैन् ममा शक्ति र-सास रहेन ममा बाँकी-रह्यो  
[H5975](#) [H5397](#) [H3808](#) [H7604](#)

महाशय म तपाईंको दास दानियल, म कसरी तपाईंसँग बात गर्न सकछु? अहिले सम्म मसँग उभिनलाई बलनै छैन र सास फेर्न पनि सकेको छैन।”

18 וַיִּסָּף ר-וִיגַע-בֵּי כְּמִרְאָה אָדָם וַיַּחֲזִקֵנִי: 18  
 र-फेरि र-छुँद्यो मलाई रूपमा मानिसको र-बलियो-बनाउनुभयो  
[H3254](#) [H5060](#) [H4758](#) [H0120](#) [H2388](#)

एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरेँ।

19 וַיֵּאמֶר אֶל-תִּירָא אִישׁ-חַמְדוֹת שְׁלוֹם לָךְ חֶזֶק חֶזֶק וַחֲזִק 19  
 र-भन्नुभयो नडराउ हे-प्रिय-मानिस शान्ति तिमीलाई तिमी-लागि बलियो-होउ बलियो-होउ र-बलियो-होउ  
[H0559](#) [H0408](#) [H3372](#) [H0376](#) [H7965](#) [H2388](#) [H2388](#) [H1696](#)

עֲמִי מִסָּגְתִי וְאִמְרָה יִרְבֵּר אֲרָנִי בֵּי חֶזֶק חֶזֶק: 19  
 मसँग म-बलियो-भएँ म-भनेँ र-भनेँ मेरा-प्रभु किनकि तपाईंले-बलियो-बनाउनुभयो  
[H2388](#) [H0559](#) [H1696](#) [H0113](#)

त्यसपछि उनले भने, “प्रिय मानिस, नडराऊ! बलियो होऊ।” जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनेँ, “महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।”

20 וַיֵּאמֶר הַיְדֻעֶת לְמַה-בְּאֵתִי אֲלֵיךָ וְעַתָּה אֲשׁוּב לְהִלָּחֵם עִם-שָׂר פָּרַס 20  
 र-भन्नुभयो तिमीले-जान्दछौ किन-म आएँ तिमी-कहाँ तिमी-अब फर्कनेछु लड्न यस शासकसँग पारसको  
[H0559](#) [H3045](#) [H4100](#) [H0935](#) [H0413](#) [H6258](#) [H7725](#) [H6539](#) [H8269](#)

וְאֲנִי יוֹצֵא וְהָנָה שָׂר-יָוָן בָּא: 20  
 र-म जाँदा र-हेर शासक यूनानको आउँदैछ  
[H0589](#) [H3318](#) [H2009](#) [H8269](#) [H3120](#) [H0935](#)

त्यसपछि उनले भने, “के तिमीलाई थाहा छ म तिमीकहाँ किन आएँ? म फारसको राजकुमारसँग युद्ध गर्न जान्छु। जब म छोडेर जान्छु, त्यस पछि यूनानको राजकुमार आउनेछ।

21 אֲבָל אֲנִי לֵךְ אֶת-הַרְשׁוֹם בְּכַתָּב אֱמֶת וְאִין אֶחָד מִתְחַזֵּק עִמִּי 21  
 तर बताउँछु तिमीलाई जो लेखिएको-छ लेखमा सत्यको र-कोही-छैन एक सहायता-दिने मसँग  
[H0061](#) [H5046](#) [H0853](#) [H7559](#) [H3791](#) [H0571](#) [H0369](#) [H0259](#) [H2388](#)

עַל-אֲלֵהּ בֵּי אִם-מִיכָאֵל שָׂרְכָם: פ 21  
 यी-कुराहरूमा माथि बाहेक मात्र मीकाएल तिमी-शासक  
[H0428](#) [H4317](#) [H8269](#)

तर म तिमीलाई सत्यको पुस्तकमा लेखिएका कुराहरूको बारेमा भन्नेछु। यी राजकुमारहरूको विरूद्ध माइकल बाहेक मेरो पक्षमा कोही पनि छैन, जसले तिमी मानिसहरूमाथि शासन गर्छ।